

## निर्धन उत्थान लघुवित्तधारा उद्यमशीलता विकास तालिम सम्पन्न



**बैंकिङ खबर ।** निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरूको सहभागितामा २०७५ कार्तिक २८ गतेदेखि ३० गतेसम्म बर्दिया जिल्लाको भुरिगाउँमा "उद्यमशीलता विकास तालिम" सम्पन्न गरेको छ । उक्त तालिममा भुरिगाउँ शाखाका २२ जना ग्राहक सदस्यहरूको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको संस्थाका भुरिगाउँ शाखा कार्यालयका शाखा प्रमुख माधव शर्माले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरूमा संस्थाको केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठ, कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत जिताराम गौतम रहेका थिए ।

तालिममा ग्राहक सदस्यहरूले आयआर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरू, बाखापालन तथा भैंसीपालन सम्बन्धी भिडियो, वित्तीय साक्षरता सम्बन्धी भिडियो, ब्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, वृहद छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमूना स्किमहरू, विभिन्न प्रविधि सम्बन्धी भिडियोहरू, संस्थाको सेवाहरू, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरू, बजार, बजारिकरण, बजार सञ्जालको महत्व बारेमा जानकारी लिएका छन् ।

तालिमको समापन सत्रमा सहभागीहरूको तर्फबाट चन्द्रकला पोखरेल, ललिता चौधरीले तालिमको मूल्यांकन गरेका थिए । यस उद्यमशीलता विकास तालिम फाइदाजनक तालिम रहेको ग्राहक सदस्यहरूले बताए । संस्थाले विभिन्न किसिमका तालिमहरू प्रदान गर्दै आफ्नो ग्राहक सदस्यहरूको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरूले खुशी ब्यक्त गरे । समापन सत्रमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखाका सहायक दिपेन्द्र वली, सहायक सुस्मिता आचार्य, लेखापाल मानबहादुर भण्डारी, शाखा प्रमुख माधव शर्मा, कार्यक्रम अधिकृत जिताराम गौतमले मन्तव्य दिए ।

कार्यक्रम अधिकृत गौतमले एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको बताए । संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेराघरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका कोहलपुर कार्यालयका कार्यक्रम अधिकृत गौतमले बताए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटाप्रदेशका देशको ७७ वटाजिल्लाहरूको शाखा सञ्जाल रहेको नेपालको एक मात्र सबभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरूको स्थापना गरी संस्थाले लघुवित्त सेवा पुर्याइरहेको छ ।